



शैल्यशिखर नगरपालिका द्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: ८

संख्या: ५५

मिति: २०८२/०३/१०


शैल्यशिखर नगरपालिकाको विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन ऐन २०८२

नगरसभाबाट पारित मिति

२०८२।०३।१०

शैल्यशिखर नगरपालिकाको विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको

विनियोजन ऐन २०८२



शैल्यशिखर नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
गोकुलेश्वर दार्चुला
२०८२

शैल्यशिखर नगरपालिकाको विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२

सभाबाट स्वीकृत मिति २०८२।०३।१०

शैल्यशिखर नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

प्रस्तावना:

शैल्यशिखर नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न विनियोजित रकम नगरपालिकाको सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न बाञ्छनिय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम शैल्यशिखर नगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा स्वीकृतिको लागि यो विनियोजन विधेयक २०८२ प्रस्तुत गरिएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) “यस विधेयकको नाम शैल्यशिखर नगरपालिकाको विनियोजन ऐन, २०८२” रहेको छ ।

(२) यो विधेयक नगरसभाबाट स्वीकृत भएपछि २०८२ साल श्रावण १ गते देखि प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “आर्थिक वर्ष” भन्नाले २०८२ साल श्रावण १ गते देखि २०८३ आषाढ मसान्तसम्मको अवधिलाई सम्झनुपर्छ ।

(ख) “नगरपालिका” भन्नाले शैल्यशिखर नगरपालिकालाई सम्झनुपर्छ ।

(ग) “विनियोजन” भन्नाले नगरसभाद्वारा विभिन्न कार्यहरूका लागि विभिन्न शीर्षकमा खर्च गर्न छुट्याईएको रकम सम्झनुपर्छ ।

(घ) “संविधान” भन्नाले नेपालको संविधान, (२०७२) लाई सम्झनुपर्छ ।

(ङ) “सञ्चित कोष” भन्नाले शैल्यशिखर नगरपालिकाको सञ्चित कोष सम्झनु पर्छ ।

(च) “सभा” भन्नाले शैल्यशिखर नगरपालिकाको नगर सभालाई सम्झनुपर्छ ।

(छ) “कार्यपालिका” भन्नाले शैल्यशिखर नगरपालिकाको कार्यपालिकालाई सम्झनुपर्छ ।

३. आर्थिक वर्ष २०८२।०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार र सीमा:

आर्थिक वर्ष २०८१।०८२ को लागि नगरपालिकाको कार्यालय, विषयगत शाखा तथा वडा समितिले नगरपालिकाको प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुसूची- १ मा उल्लेखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको अन्तर्गत विभिन्न शीर्षकमा विनियोजित रकम रु. ६२,३४,८४,९०४। (वासुटी करोड चौतिस लाख चौरासी हजार नौ सय चार मात्र मात्र) निर्दिष्ट गरी सञ्चित कोषबाट खर्च गर्न सकिनेछ। आ.व. २०८२।०८३ मा संघिय सरकार तथा प्रदेश सरकारबाट

कुनै योजना तथा कार्यक्रम, विशेष बजेटबाट प्राप्त भएमा यो ऐन बमोजिम खर्च गर्न सकिनेछ। आकस्मिक तथा विशेष अवस्थामा विशेष वा विपदको अवस्थामा विशेष वा पूरक बजेट ल्याई खर्च गरिनेछ ।

४. विनियोजित शीर्षक संशोधन र रकमान्तर सम्बन्धी व्यवस्था:

(१) यस ऐन द्वारा चालू, पुंजिगत तथा वित्तिय व्यवस्था अन्तर्गत विभिन्न शीर्षकमा विनियोजित रकम तत्तत् शीर्षकमा तदनुरूप खर्च गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम विनियोजित रकम कारणवस कुनै शीर्षकमा खर्च नहुने अवस्थामा सो शीर्षकमा विनियोजित बजेट अर्को शीर्षकमा थप गर्न वा कुनै नयाँ शीर्षकमा रकम विनियोजन गरी खर्च गर्नु परेमा संसोधनको प्रक्रियाबाट र कुनै बजेट शीर्षकमा बढी वा घटी भई रकमान्तर गरी खर्च गर्नु परेमा रकमान्तर गरी खर्च गर्न सकिनेछ। यसरी बजेट शीर्षक नै संशोधन गरी खर्च गर्नु परेमा वा रकमान्तरको लागि तोकिएको बजेट सिमा भन्दा बढी बजेट थपघट गरी खर्च गर्नु परेमा नगरसभाबाट र कुनै शीर्षकमा घटी बढी भै रकमान्तर गर्नु परेमा सम्बन्धित शीर्षकमा विनियोजित रकमको २५ प्रतिशतमा नबढ्ने गरी नगर कार्यपालिकाको निर्णयबाट रकमान्तर गरी खर्च गर्न सकिनेछ। संसोधनको प्रक्रियाबाट विनियोजित रकम खर्च गर्नु परेमा त्यस्तो निर्णय फाल्गुन मसान्त भित्र गरिसक्नु पर्नेछ । तर पुंजिगत खर्च शीर्षकमा विनियोजित रकम र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकमा रकमान्तर गरी खर्च गर्न पाइने छैन।

(३) समपूरक तर्फ विनियोजित रकम संघ र प्रदेश सरकारबाट प्रस्ताव गरिए अनुरूप समपूरक अनुदान प्राप्त हुन नआएमा नगरसभाले स्वीकृत गरेका कार्यक्रममा रकम विनियोजन गरी खर्च गर्न सकिनेछ ।

(४) उपदफा (१) बमोजिम विभिन्न शीर्षकमा विनियोजित रकम खर्च गर्दा सर्वाजनिक खरिद ऐन नियम तथा अन्य प्रचलित कानुनले तोकेको प्रक्रिया पुरागरी उपभोक्ता समिति वा ठेक्का प्रक्रियाबाट गरिने सम्झौता र कार्यदेश वैसाख मसान्तभित्र सम्पन्न गरी कार्यान्वयन गरिनेछ ।

५. विनियोजित बजेट शीर्षकको दायित्व सार्न सक्ने व्यवस्था :- आर्थिक वर्ष २०८२।०८३ का लागि नगरसभाबाट स्वीकृत कुनै आयोजना तथा कार्यक्रम कुनै कारणले सम्पन्न हुन नसकेमा त्यस्ता आयोजना तथा कार्यक्रमहरू आगामी आर्थिक वर्षका लागि अघुरा आयोजना वा कार्यक्रमको रूपमा सम्पन्न गर्न बाँकी रहेको विनियोजित रकम सहित दायित्व सार्न सकिनेछ ।

६. कार्यविधि बनाई लागू गर्न सक्ने:- यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यकता अनुसार नगर कार्यपालिकाबाट कार्यविधि वा निर्देशिका स्वीकृत गरी कार्यान्वयन गर्न सकिनेछ ।

७. खारेजी र बचाउ:- (१) यो ऐन नगरसभाबाट स्वीकृत भई लागू भएपछि विनियोजन ऐन, २०८१ खारेज हुनेछ ।

(२) विनियोजन ऐन, २०८१ बमोजिम भए गरेका काम कारवाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

आय अनुमान

शीर्षक	आ.व. २०८२/०८३ को अनुमान	अक्षरमा
आन्तरिक श्रोत	८८००,००० ।	अठ्ठासी लाख मात्र
संघिय सरकार	५३,८५,४७,९०४ ।	त्रिपन्न करोड पचासी लाख सचालिस हजार नौ सय चार मात्र
समानिकरण अनुदान	१२,६४,००,००० ।	बाह्र करोड चौसठ्ठी लाख मात्र
शसर्त अनुदान चालू	२७,३२,००,००० ।	सत्ताईस करोड बत्तिस लाख मात्र
शसर्त अनुदान पुँजीगत	२,७०,००,००० ।	दुई करोड सत्तरी लाख मात्र
सम्पूरक अनुदान पुँजीगत	९२,००,००० ।	वयानब्बे लाख मात्र
विशेष अनुदान	१६३,००,००० ।	एक करोड त्रिसठ्ठी लाख मात्र
राजश्व बाँडफाडवाट संघ	८,६४,४७,९०४ ।	आठ करोड चौसठ्ठी सचालिस हजार नौ सय चार मात्र
प्रदेश सरकार	७,६१,३७,००० ।	सात करोड एकसठ्ठी लाख सैतिस हजार मात्र
समानिकरण अनुदान	१,२२,९७,००० ।	एक करोड बाईस लाख सतानब्बे हजार मात्र
शसर्त अनुदान चालू	०० ।	
शसर्त अनुदान पुँजीगत	३,५२,००,००० ।	तीन करोड बावन्न लाख मात्र
विषेस अनुदान चालू	७५,००,००० ।	पचहत्तर लाख मात्र
सम्पूरक अनुदान पुँजीगत	१,६८,००,००० ।	एक करोड अठसठ्ठी लाख मात्र
राजश्व बाँडफाँड प्रदेश	४३,४०,००० ।	त्रिचालिस लाख चालिस हजार मात्र
कुल जम्मा आय अनुमान	६२,३४,८४,९०४ ।	वैसठ्ठी करोड चौतिस लाख चौरासी हजार नौ सय चार मात्र

व्यय अनुमान

खर्चको प्रकार	रकम	अक्षरमा
चालू	३९,६५,८७,९०४।	उन्नचालिस करोड पैसठ्ठी लाख सतासी हजार नौ सय चार मात्र
पूँजिगत	२२,६८,९७०००।	बाईस करोड अठसठ्ठी लाख सतानब्बे हजार मात्र
जम्मा	६२,३४,८४,९०४।	वैसठ्ठी करोड चौतिस लाख चौरासी हजार नौ सय चार मात्र